



प्रदेश राजपत्र

प्रदेश नं. १, प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

भाग १

प्रदेश सरकार

प्रदेश नं. १, विराटनगर, नेपाल

आन्तरिक मामिला तथा कानून मन्त्रालयको सूचना

नेपालको संविधानको धारा १७५ बमोजिमको प्रदेश सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

संवत् २०७६ सालको ऐन नं. ९

प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन

प्रस्तावना : प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त राजस्व संकलन गर्ने, कर लगाउने र करको दर घटाउने, बढाउने, छुट दिने तथा राजस्व प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले,

प्रदेश नं. १ प्रदेश सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम "आर्थिक ऐन, २०७६" रहेको छ ।

(२) यो ऐन २०७६ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ ।

२. घरजग्गा रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र रोक्का दस्तुर : (१) आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं.१ भित्र अनुसूची-१ बमोजिम घरजग्गा रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र घरजग्गा रोक्का दस्तुर लगाइने र असूल गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको शुल्क तथा दस्तुरको संकलन घरजग्गा रजिष्ट्रेशनका बखत सम्बन्धित नगरपालिका र गाउँपालिकाले गर्नेछ ।

(३) उपदफा (२) बमोजिम गाउँपालिका वा नगरपालिका मार्फत घरजग्गा रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र घरजग्गा रोक्का दस्तुर उठाउन आवश्यक पर्ने स्रोत, साधन, प्रविधि, जनशक्ति र कार्यालयको व्यवस्थापन नभएसम्म नेपाल सरकारबाट तोकिएको कार्यालयले संकलन गर्नेछ ।

(४) उपदफा (३) बमोजिम संकलित रकम बाँडफाँड गरी घरजग्गा रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र घरजग्गा रोक्का दस्तुर बापत संकलित रकमको साठी प्रतिशतले हुन आउने रकम मासिक रूपमा

सम्बन्धित स्थानीय तहको संचितकोषमा र चालीस प्रतिशतले हुन आउने रकम प्रदेश संचितकोषमा दाखिला गरिनेछ ।

३. सवारी साधन कर : (१) आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं. १ भित्र दर्ता हुने र दर्ता भई प्रयोगमा रहेको सवारी साधनमा अनुसूची-२ बमोजिम सवारी साधन कर लगाइने र असुल गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि टाँगा, रिक्सा, अटोरिक्सा, विद्युतीय रिक्सा(ई-रिक्सा) र पावर ट्रिलरमा सम्बन्धित नगरपालिका वा गाउँपालिकाले सवारी साधन कर लगाई असुल गर्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिम गाउँपालिका वा नगरपालिकाले सवारी साधन कर उठाउन आवश्यक पर्ने साधन, स्रोत, प्रविधि जनशक्ति र कार्यालयको व्यवस्था नभएसम्म प्रदेश सरकारबाट तोकिएको कार्यालयले संकलन गर्नेछ ।

(४) उपदफा (३) बमोजिम संकलित रकम प्रदेश बिभाज्य कोषमा जम्मा गरी जम्मा भएको कुल रकम मध्ये साठी प्रतिशतले हुन आउने रकम प्रदेश संचितकोषमा र चालीस प्रतिशतले हुन आउने रकम स्थानीय बिभाज्य कोषमा दाखिला गरि स्थानीय तहलाई तोकिए बमोजिम बाँडफाँड गरी स्थानीय संचित कोषमा दाखिला गरिनेछ ।

४. सवारी चालक अनुमति-पत्र, सवारी दर्ता किताब (ब्लू बुक) सम्बन्धी दस्तुर : (१) आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं. १ भित्र सवारी चालक अनुमति पत्रको इजाजत दस्तुर, सवारी चालक अनुमति पत्रको दरखास्त दस्तुर, सवारी चालक अनुमति पत्रको नवीकरण दस्तुर, सवारी चालक अनुमतिपत्रको जरिवाना, सवारी चालक अनुमतिपत्रको पुनः प्रयोगात्मक परिक्षा (रि-ट्रायल) दस्तुर, सवारीको दर्ता किताब दस्तुर(ब्लू बुक), सवारी जाँचपास दस्तुर तथा सोको नवीकरण दस्तुर र अन्य दस्तुर सम्बन्धी व्यवस्था प्रचलित सवारी तथा यातायात सम्बन्धी कानूनबमोजिम लगाइने र असुल गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको सवारी चालक अनुमति-पत्र सम्बन्धि दस्तुर प्रदेश सरकारबाट तोकिएको कार्यालयले संकलन गर्नेछ ।

(३) यस दफामा उल्लिखित दस्तुर तोकिएको कार्यालयले संकलन गरी प्रदेश संचित कोषमा दाखिला गर्नेछ ।

५. मनोरञ्जन कर : (१) आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं. १ भित्र सञ्चालित चलचित्र घर, साँस्कृतिक प्रदर्शन हल, कन्सर्ट, नाटक घर/थियटर, फनपार्क, बाल उद्यान, वाटर पार्क, दोहोरी साँझ, डान्सबार, जुम्बा, हाट-बजार र मेला जस्ता मनोरञ्जन स्थलमा अनुसूची-३ बमोजिमको मनोरञ्जन कर लगाइने र असूल गरिनेछ ।

(२) उपदफा (१) बमोजिम को मनोरञ्जन कर एकमुष्ठ तोकिएको अवस्थामा सोहि बमोजिम र अन्यमा मनोरञ्जन स्थलको प्रवेशको लागि खरिद गरिने टिकटको मूल्यमा लाग्नेछ ।

(३) उपदफा (२) बमोजिम मनोरञ्जन करबाट उठेको रकम मनोरञ्जन स्थलको धनीले कर उठेको महिनाभन्दा पछिल्लो महिनाको पच्चीस गते भित्र सम्बन्धित स्थानीय तहमा जम्मा गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको अवधि भित्र शुल्क दाखिला नगरेमा बार्षिक पन्ध्र प्रतिशतका दरले ब्याजसहित असूल गरिनेछ ।

(५) यस दफा बमोजिमको मनोरञ्जन करको नियमन र प्रशासन सम्बन्धित गाउँपालिका वा नगरपालिकाले गर्नेछ ।

(६) उपदफा (१) बमोजिम संकलित गरेको बाँडफाँड गरी चालीस प्रतिशत रकम प्रदेश संचित कोषमा दाखिला गर्नुपर्नेछ ।

६. विज्ञापन कर : (१) आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं. १ भित्र राखिने होर्डिंग बोर्ड, साईन बोर्ड, व्यानर, ट्राइ भिजन, बोर्ड, गलो बोर्ड, डिजिटल बोर्ड, स्टल, धातुको फ्रेम वा कुनै स्थानमा लगाउने, लेखे वा विद्युतीय तरंग प्रयोग गरिएको बिज्ञापन/प्रचारको लागि राखिने

बस्तु वा सामग्रीमा गरिने विज्ञापनमा बिज्ञापन कर लगाइने र असुल गरिनेछ।

(२) उपदफा (१) बमोजिम विज्ञापन करको दर एवम् कर संकलन प्रणाली सम्बन्धित नगरपालिका र गाउँपालिकाले निर्धारण गरे बमोजिम हुनेछ र यस करको नियमन र प्रशासन सम्बन्धित नगरपालिका र गाउँपालिकाले गर्नेछ।

३) उपदफा (१) बमोजिम संकलित रकमको बाँडफाँड गरि चालीस प्रतिशत रकम प्रदेश संचित कोषमा दाखिला गरिनेछ।

७. पर्यटन शुल्क : (१) आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं. १ भित्र अनुसूची-४ बमोजिम पर्यटन शुल्क लगाइने र असुल गरिनेछ।

(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि गाउँपालिका वा नगरपालिका भित्र रहेका उद्यान, पार्क, संग्रहालय तथा नेपाल सरकारले प्रवेश शुल्क उठाउन अनुमति दिएका प्राचीन स्मारक र पुरातात्विक सम्पदा लगायत अन्य पर्यटकीय स्थल प्रवेश गरे बापत सम्बन्धित गाउँपालिका वा नगरपालिकाले पर्यटन शुल्क लगाई असुल गर्नेछ।

(३) उपदफा (१) बमोजिमको पर्यटन शुल्क सम्बन्धी कार्यविधि प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमतिमा प्रदेश सरकार, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।

(४) उपदफा (१) बमोजिमको पर्यटन शुल्कको नियमन र प्रशासन सम्बन्धी सम्पूर्ण कार्य प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट हुनेछ।

(५) उपदफा (२) बमोजिमको पर्यटन शुल्कको नियमन र प्रशासन सम्बन्धित नगरपालिका वा गाउँपालिकाले गर्नेछ।

(६) उपदफा (२) बमोजिम संकलित रकमको बाँडफाँड गरी चालीस प्रतिशत रकम प्रदेश संचित कोषमा दाखिला गर्नुपर्नेछ ।

८. प्राकृतिक स्रोत संकलन तथा बिक्री शुल्क : (१) आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं. १ भित्र अनुसूची-५ बमोजिम ढुङ्गा, गिटी, बालुवा, माटो, दहत्तर बहत्तरको संकलन तथा बिक्रीमा शुल्क लगाइने र असूल गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको शुल्कको संकलन सम्बन्धित गाउँपालिका वा नगरपालिकाले गर्नेछ ।

(३) गाउँपालिका वा नगरपालिकाले आफ्नो क्षेत्र भित्र ढुङ्गा, गिटी, बालुवा, माटो र दहत्तर बहत्तरको संकलन गर्नु अघि प्रचलित संघीय कानून बमोजिम आवश्यक पर्ने स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन कार्ययोजना प्रदेश सरकार समक्ष पेश गर्नुपर्नेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि यस भन्दा पहिले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको अवस्थामा ढुङ्गा, गिटी, बालुवा, माटो र दहत्तर बहत्तर संकलन गर्न बाधा पर्ने छैन ।

(५) उपदफा (१) बमोजिम प्राकृतिक स्रोत संकलन तथा बिक्री शुल्कको संकलित रकमको बाँडफाँड गरी चालीस प्रतिशतले हुन आउने रकम प्रदेश संचित कोषमा दाखिला गरिनेछ ।

९. वन पैदावार शुल्क : (१) आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं. १ भित्र नेपाल सरकारद्वारा सामुदायिक वनको रूपमा हस्तान्तरण गरिएका राष्ट्रिय वन मध्ये उपभोक्ता समुहले कानून बमोजिम कार्ययोजना बनाई निकालिएको साल र खयर बाहेकका काठ उपभोक्ता समुह बाहिर व्यापारिक प्रयोजनको लागि बिक्री गरेमा

त्यसरी बिक्री गरी प्राप्त गरेको रकममा पन्ध्र प्रतिशत रकम वन पैदावार शुल्क बापत प्रदेश संचित कोषमा दाखिला गरिनेछ ।

(२) उपदफा (१) बमोजिम उपभोक्ता समुह बाहिर व्यापारिक प्रयोजनका लागि काठ बिक्री गरि उपभोक्ता समुहले प्राप्त गरेको रकम सामुदायिक वनको संरक्षण, सम्बर्धन, वातावरण संरक्षण र स्थानीय विकाससँग सम्बन्धित कार्यमा खर्च गर्नुपर्नेछ ।

(३) वन पैदावर शुल्क सम्बन्धि कार्यविधि प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमतिमा प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ ।

(४) वन पैदावार शुल्कको नियमन र प्रशासन सम्बन्धी सम्पूर्ण कार्य प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट हुनेछ ।

१०. दण्ड जरिवाना : (१) आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं. १ भित्र कुनै व्यक्ति संस्था वा निकायले प्रदेश कानूनको उल्लङ्घन गरेको पाइएमा प्रदेश सरकारले दण्ड जरिवाना गर्न सक्नेछ ।

(२) यस ऐनको उल्लङ्घन बापत हुने दण्ड र जरिवानाको व्यवस्था यसै ऐनमा उल्लेख भएकोमा सोहि बमोजिम र उल्लेख नभएकोमा संघीय कानून बमोजिम हुनेछ ।

(३) उपदफा (१) बमोजिमको दण्ड जरिवानाको दर प्रचलित कानून बमोजिम हुनेछ ।

११. दर घटाउन, बढाउन वा छुट दिन सकिने : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सरकारले आवश्यकता अनुसार यो ऐन र प्रचलित अन्य कानून बमोजिम लगाइएका शुल्क र करको दर घटाउन, बढाउन वा त्यस्तो शुल्क र कर आंशिक वा पूर्ण रुपमा छुट दिन सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयले मुनाफा रहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहका निकाय वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व भएका संगठित संस्थालाई यस ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क र करको दर घटाउन वा त्यस्तो दस्तुर, शुल्क र कर आंशिक वा पूर्ण रुपमा छुट दिन सक्नेछ। (३) उपदफा (१) र (२) बमोजिम दिइएको छुट सुविधाको कसैले दुरुपयोग गरेमा वा कुनै खास प्रयोजनको लागि छुट सुविधामा प्राप्त गरेको मालवस्तु अन्य प्रयोजनमा प्रयोग गरेमा त्यसरी छुट दिइएको शुल्क र कर रकम असूल उपर गरी सो रकम बराबर जरिवाना गरिनेछ ।

(४) यस दफा बमोजिम करको दर घटाइएको, बढाइएको वा कुनै शुल्क र कर आंशिक वा पूर्ण रुपमा छुट दिइएको विवरण प्रत्येक वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सभामा पेश गर्नु पर्नेछ ।

(५) यस दफा बमोजिम दर घटाइएको, बढाइएको वा छुट दिइएको सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

१२. प्रक्रिया सरलीकरण वा बाधा अड्काउ फुकुवा गर्न सक्ने : प्रचलित कर सम्बन्धी कानून तथा यस ऐनको कार्यान्वयनको क्रममा सार्वजनिक शान्ति र व्यवस्थामा गम्भिर खलल पुगेको वा सार्वजनिक आवागमनमा अवरोध भएको वा विपदको कारणले उल्लिखित कानूनले प्रदान गरेको कुनै सुविधा उपभोग गर्न नपाउने अवस्था सिर्जना भएमा, कुनै जटिलता देखिएमा वा उल्लिखित कानून तथा यस ऐनको कार्यान्वयनमा कुनै बाधा अड्काउ पर्न गएमा प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यकता अनुसार अवधि थप गर्न, प्रक्रिया सरलीकरण गर्न वा कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकुवा गर्न सक्नेछ ।

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

अनुसूची - १

(दफा २ सँग सम्बन्धित)

रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र घरजग्गा रोक्का शुल्क

क) घर जग्गा रजिष्ट्रेशन शुल्क:

सि.नं	लिखतको प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा			
		म.न.पा. क्षेत्रको शुल्क	उ.म.न.पा. क्षेत्रको शुल्क	न.पा. क्षेत्रको शुल्क	गा.पा. क्षेत्रको शुल्क
१.	राजिनामा,सट्टापट्टा र सगोलनामाको लिखत क) राजिनामा,सट्टापट्टा र सगोलनामाको लिखतको थैली अङ्कमा ख) सामुहिक आवास योजना अन्तर्गत निर्मित भवन आवास इकाईको लिखतको थैली अङ्कमा ग) सामुहिक आवास योजना अन्तर्गत निर्मित भवन सहितको घरजग्गाको लिखतको थैली अङ्कमा	५%	४.५%	४%	२%
		३%	२%	१%	०.५%
		४%	३.५%	३%	१.५%
२.	छोडपत्र दर्ताफारी (संयुक्त दर्तावाला बीचको लिखतको थैली अङ्कमा) क) दुई जना दर्तावाला रहेकोमा ख) दर्तावाला दुई जना भन्दा बढी रहेकोमा	२.५%	२%	२%	१%
		राजिनामा सरह	राजिनामा सरह	राजिनामा सरह	राजिनामा सरह
३.	हालैदेखिको वकसपत्रको लिखतको थैली अङ्कमा क) बाजे, बज्यै, आमा, बाबु, पति, पत्नी, दाजु, भाउजु, भाइ, भाईबुहारी दिदी, बहिनी, छोरा, छोराबुहारी, छोरी, छोरीज्वाइ, सासु-ससुरा, जेठान, देवर, देवरानी, भतिजा, भतिजी, नाति, नातिनी, नातिनीबुहारी, काका, काकी, मामा, माइज्यू, भाज्जा भाज्जी ठुलो-बुवा, ठुली				

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

	आमा (बाबु तर्फका) आमाजु, नन्द, सौता-सौता र एकै दाजुभाइको छोरा, छोरी, फूपू र भदा भदै बीच । (अ) रु.१ लाख सम्मको बैली अंकमा (आ) रु.१ लाख भन्दा माथि जति सुकै बैली अंकमा ख) अन्य बकसपत्र र दानपत्रको बैली अंकमा <u>स्पष्टीकरण</u> सरकारी विश्वविद्यालय, सरकारी क्याम्पस/कलेज, सामुदायिक विद्यालय, सामुदायिक अस्पताल, नेपाल सरकारका कार्यालय, प्रदेश तथा स्थानीय तह तथा नेपाल सरकारको नाममा प्राप्त हुने दानपत्रको लिखतमा कुनै शुल्क लाग्ने छैन ।	१.५%	१%	१%	०.५%
		२.५%	२%	२%	१%
		१५%	१५%	१५%	१०%
४.	<u>अंशबण्डा तथा अंश भर्पाईको लिखत</u> अंशबण्डा तथा अंश भर्पाईको लिखतमा (क) रु.३० लाख सम्मको बैलि अंकमा (ख) रु.३० लाख भन्दा बढी रु.२ करोड सम्मको बैलि अंकमा (ग) रु.२ करोड भन्दा माथिको बैलि अंकमा	०.२% ०.३% ०.५%	०.२% ०.३% ०.५%	०.२% ०.३% ०.५%	०.२% ०.३% ०.५%
५.	<u>मानो छुट्टिएको र मानो जोडिएको लिखत</u> क) मानो छुट्टिएको प्रति लिखत ख) मानो जोडिएको प्रति लिखत	रु.१२०० ० रु.१५०० ०	रु.११००० रु.१२०००	रु.१००० ० रु.१००० ०	रु.५००० रु.५०००
६	<u>शेषपछिको बकसपत्रको लिखत</u> शेषपछिको बकसपत्र/अटलोहको प्रतिलिखत क) तिन पुस्ताभित्रको ख) तीन पुस्ताबाहिरको	हालैको बकस बमोजिम रु.१२००	हालैको बकस बमोजिम रु.११०००	हालैको बकस बमोजिम रु.१०००	हालैको बकस बमोजिम रु.४०००

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

		०	.	०	
७.	बन्धकीको लिखत दृष्टिबन्धक, भोगबन्धकी र लखबन्धकीको लिखतको थैली अंकमा	१%	१%	१%	१%
८.	अचल सम्पत्ती फलोपभोग (युजु फ्रुक्ट) लिखत प्रति लिखत थैली अंकमा	रु.१२००	रु.८००	रु.७००	रु.५००
९.	शेष पछिको बकसपत्र (क) संशोधन (ख) रद्द गर्ने	रु.२५०० रु.१०००	रु.२००० रु.८००	रु.१५०० रु.७००	रु.१००० रु.५००
१०.	गूठी स्थापना लिखत	रु.७००	रु.६००	रु.५००	रु.४००
११.	घर बहाल लिखत (पहिलो महिनाको बहाल रकमको %)	६%	५%	४%	३%
१२.	अन्य जुनसुकै प्रकारको लिखत (क) रकम खुलेको भए (रकमको %) (ख) रकम नखुलेको भए (प्रति लिखत रु.)	४% रु.८०००	३% रु.७०००	२% रु.५०००	१% रु.३०००
१३.	अधिकारनामा, मजुरीनामा र अक्षियारनामाको लिखत	रु.२०००	रु.२०००	रु.२०००	रु.२०००
१४.	कपाली तमसुक र करारनामाको लिखत दाखील खारेज नहुने, कपाली तमसुक र करारनामाको प्रति लिखत लिखत अंकको	१%	१%	१%	१%
१५.	सि.नं.४ को अंशवण्डा तथा अंश भर्पाईको लिखत घर जग्गा भएको कुनै इलाका वा जिल्लामा पारित गर्न सकिनेछ र सो बाहेकका अन्य सि.नं. १ देखि १२ सम्मका घरजग्गा रजिष्ट्रेशन शुल्क लाग्ने लिखतहरु घर जग्गा भएको इलाकाको कार्यालय बाहेक अन्य कार्यालयबाट पारीत गर्न सकिने छैन।				

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

ख) सेवा शुल्क

सि. नं.	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक सैली अंकमा			
		म.न.पा. क्षेत्रको शुल्क	उ.म.न.पा. क्षेत्रको शुल्क	न.पा. क्षेत्रको शुल्क	गा.पा. क्षेत्रको शुल्क
१	लिखत रजिष्ट्रेशनको लागि डोर माग गर्ने निवेदनमा डोर शुल्क लिखत रजिष्ट्रेशनको लागि डोर माग गर्ने निवेदनमा डोर शुल्क क) तराई क्षेत्रमा ख) अन्य क्षेत्रमा	रु.१५००० रु.१५०००	रु.१०००० रु.७०००	रु.७००० रु.५०००	रु.३००० रु.२०००
२	वित्तीय धितो नेपाल राष्ट्र बैंक बाट वित्तीय कारोबार गर्न स्विकृति प्राप्त बैंक, वित्तीय तथा सहकारी संस्थाबाट दिने कर्जाको धितोबन्धक वा दृष्टिबन्धक लिखतमा क) रु.१००००००/- सम्मको लिखतको सैली अंकमा ख) रु.१००००००/- भन्दा बढी रु.५००००००/- सम्मको लिखतको सैली अंकमा ग) रु.५००००००/- भन्दा बढी रु.१०००००००/- सम्मको लिखतको सैली अंकमा घ) रु.१०००००००/- भन्दा बढी रु.२०००००००/-	रु.१००० रु.१५०० रु.२५०० रु.३००० रु.५००० रु.२००००	रु.१००० रु.१५०० रु.२५०० रु.३००० रु.५००० रु.२००००	रु.१००० रु.१५०० रु.२५०० रु.३००० रु.५००० रु.२००००	रु.१००० रु.१५०० रु.२५०० रु.३००० रु.५००० रु.२००००

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

	सम्मको लिखतको पैली अंकमा			*	
ड)	रु.२०००००००/- भन्दा बढी रु.५०००००००/- सम्मको लिखतको पैली अंकमा	रु.३०००००	रु.३०००००	रु.३०००००	रु.३०००००
च)	रु.५०००००००/- भन्दा बढी रु.१००००००००/- सम्मको लिखतको पैली अंकमा	रु.६५००००	रु.६५००००	रु.६५००००	रु.६५००००
छ)	रु.१००००००००/- भन्दा बढी रु.२००००००००/- सम्मको लिखतको पैली अंकमा	रु.१००००००	रु.१००००००	रु.१००००००	रु.१००००००
ज)	रु.२००००००००/- भन्दा बढी रु.५००००००००/- सम्मको लिखतको पैली अंकमा				
झ)	रु.५००००००००/- भन्दा बढी जतिसुकै पैली अंकमा ।				
३.	लीज :- सरकारी जग्गा लिजमा उपलब्ध गराउने	सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७१ को अनुसूची-१ अनुसार शुल्क लाग्नेछ ।			
४.	जग्गा घनी दर्ता खेस्ताको प्रतिलिपिको लागि टिकट बाहेक) प्रति पर्जा (रु.) क) तराई क्षेत्र	१००० १०००	७०० ५००	५०० ३००	२०० १००

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

	ख) अन्य क्षेत्र नोट: जुनसुकै प्रयोजनको लागि प्रतिलिपि लिँदा समेत लागू हुनेछ।				
५.	दाखिल खारेज शुल्क				
	क) करार अनुसार लिखत पारित गर्न ठहर्याएको फैसला वा मिलापत्र अनुसारको दाखिल खारेज गर्दा	५%	४.५%	४%	२%
	ख) अन्य मिलापत्र (अंश र अपुताली बाहेक) को दाखिल खारेज गर्दा	३%	२.५%	२%	१%
	ग) बैंक वित्तीय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार गरी बैंक तथा वित्तीय संस्थाको पत्रानुसार व्यक्तिको नाममा दा. खा. गर्दाको धैली अङ्कमा	५%	४.५%	४%	२%
	घ) बैंक, वित्तीय संस्था वा सहकारी संस्थाले कर्जाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार नगरी ऋणीकै नामबाट बैंक, वित्तीय संस्था वा सहकारी संस्थाले आफ्नो नाममा दाखिल खारेज गर्दा प्रति मिसिल	रु.७०००	रु.६०००	रु.५०००	रु.२०००
		२.५%	२%	२%	१%

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

	ड) बैंक, वित्तीय संस्था वा सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिएको घितो लिलाममा बैंक वा संस्था आफैले सकार गरेपछि सम्बन्धीत ऋणीलाई नै फिर्ता गर्दा पारित गर्ने लिखतको पैली अङ्कमा	रु.५००	रु.४००	रु.३००	रु.२००
	च) भूमिसुधार कार्यालयबाट जग्गा बाँडफाँड भई दा.खा. हुन आउदा प्रति मिसिल	रु.५०००	रु.३०००	रु.१०००	रु.५००
	छ) अदालत वा न्यायिक निकायको फैसला बमोजिम लिलाम बढाबढ गरी दाखिल खारेज गर्दा प्रति मिसिल				
	ज) शेयरपछिको बकसपत्रको दाखिल खारेज (चासु मूल्यांकनको पैली अंक र लिखतको मूल्यमा जुन बढी हुन्छ वढीमा असुल हुने)	०.५	०.४	०.३	०.२
	क) तीनपुस्ता भित्रको भए (x)	५	४	३	२
	ख) तीनपुस्ता बाहिरको भए (x)				
६.	नामसारी				रु.१००
	क) तीनपुस्ता भित्रको नामसारी गर्दा	रु.५००	रु.३००	रु.२००	रु.७००
	ख) तीन पुस्ताभन्दा बाहिरको नामसारी गर्दा	रु.१५००	रु.१२००	रु.१०००	
७.	हाल साविक	रु.४००	रु.३००	रु.२००	

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

	पुनः नापजाँच पछिको खेस्ता हाल साविक तथा अघावधिक गर्दा प्रति मिसिल				रु.१००
८.	<u>घर कायम</u> (क) खेस्ता पूर्जामा घर जनाउने प्रति निवेदनमा (ख) खेस्तामा घर पाताल प्रति निवेदन	रु.२५०० रु.१५००	रु.२००० रु.१२००	रु.२००० रु.१०००	रु.५०० रु.५००
९.	<u>संशोधन शुल्क</u> मालपोत ऐन, २०३४ को इफा ७३अनुसारको विवरणमा संशोधन गर्नुपर्दा प्रति मिसिल	रु.३००	रु.२००	रु.१००	रु.१००
१०	<u>रोक्का शुल्क</u> क) लिखत रजिष्ट्रेशन भएकोमा खैली अंक जतिसुकै भएपनि ख) लिखत रजिष्ट्रेशन नहुनेमा रु.१००००० सम्मको ऋण अङ्कमा ग) रु.१००००० भन्दा बढी रु.५००००० सम्म घ) रु.५ लाखभन्दा बढी जतिसुकै ऋण अंकमा ड) ऋण अंक नखुलेकोमा	नलाग्ने रु.५०० रु.८०० रु.१००० रु.५०००	नलाग्ने रु.४०० रु.७०० रु.८०० रु.४०००	नलाग्ने रु.३०० रु.५०० रु.७०० रु.३०००	नलाग्ने रु.२०० रु.३०० रु.५०० रु.२०००

ग) विविध

१.	जलविद्युत उद्योग, चिया खेती, कफी खेती, कपास खेती, पुष्प व्यवसाय, तरकारी खेती,
----	---

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

	पशुपंक्षीपालन, अलैंची खेती, जडिवुटी खेती एवं फलफूल उद्योगको नाममा खरीद गर्ने जग्गाको लिखत पारित गर्दा उद्योग/फर्म दर्ता हुने सम्बन्धित निकायको छुट सिफारिसमा सो मा लाग्ने रजिष्ट्रेशन शुल्कमा पचहत्तर प्रतिशत छुट हुनेछ । तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरीत भएको पाइएमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाले छुट भएको रजिष्ट्रेशन शुल्क असुल गरी सोही रकम बराबर जरिवाना गर्नुपर्नेछ ।
२.	सामुहिक खेती योजना अन्तर्गत कृषि उत्पादन बढाउने उद्देश्यले व्यक्तिहरू मिली जग्गाको चक्का मिलाई खेती गर्ने उद्योग खोली त्यस्तो उद्योगको नाममा लिखत पारित गर्दा सो उद्योग/फर्म दर्ता हुने सम्बन्धित निकायको छुट सिफारिसमा सो मा लाग्ने रजिष्ट्रेशन शुल्कमा पचहत्तर प्रतिशत छुट हुनेछ तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरीत भएको पाइएमा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन शुल्क असुल गरी सोही रकम बराबर जरिवाना गर्नुपर्नेछ ।
३.	प्रदेशभित्र सूती, गुटखा, पानपराग र मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगको नाममा खरीद गर्ने जग्गाको लिखत पारित गर्दा सो उद्योग/फर्म दर्ता हुने सम्बन्धित निकायको छुट सिफारिसमा सो मा लाग्ने रजिष्ट्रेशन शुल्कमा पचास प्रतिशत छुट हुनेछ तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरीत भएको पाइएमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाले छुट भएको रजिष्ट्रेशन शुल्क असुल गरी सोही रकम बराबर जरिवाना गर्नुपर्नेछ ।
४.	प्रदेशभित्र कृषि ऋण, बीमा संस्थान, बीमा समितिबाट स्वीकृति प्राप्त बीमा कम्पनी, विद्यविद्यालय, बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना बहालवाला कर्मचारीहरूलाई सेवा सर्तबमोजिम दिने ऋण सुविधाको धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेशन शुल्क छुट हुनेछ ।
५.	(क) प्रदेशभित्र कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषले नियमित बचत जम्मा गर्ने आफ्ना सञ्चयकर्ताहरूलाई ऋण सुविधा उपलब्ध गराउँदा लिने धितोको धितोबन्धक लिखत पारित गर्दा रजिष्ट्रेशन शुल्क छुट हुनेछ । तर सेवा शुल्क रु. ५००।- लाग्नेछ ।

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

	(ख) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भै संचालनमा रहेका सहकारी संस्थाहरूले आफ्ना शेयर सदस्यहरू विच ऋण लगानी प्रवाह गर्दा तीस लाख रुपैयाँ सम्मको बैली अंकमा रोक्का शुल्क बाहेक सेवा शुल्क छुट हुनेछ । सो भन्दा माथिको बैली अंकमा खण्ड (ख) सेवा शुल्क महलको सि.नं. २ बमोजिमको सेवा शुल्क लाग्नेछ ।
६.	(क) प्रदेशभित्र बैकिङ तथा वित्तीय व्यवसाय र बिमा व्यवसाय गर्ने एकै प्रकृतिका निकायहरू एक आपसमा गाभिन चाहेमा गाभिने संस्थाहरूले सो प्रयोजनका लागि घरजग्गाको एकत्रित गर्दा संशोधन शुल्क बाहेक अन्य शुल्क लाग्ने छैन । (ख) जनआन्दोलन पहिलो, दोश्रो र मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहीदका आश्रित पति, पत्नी, छोरा र छोरी तथा माता-पिताको नाममा स्वामित्व प्राप्त हुने गरी पारीत हुने लिखतमा यस ऐन बमोजिम लाग्ने सबै प्रकारको शुल्क पूर्ण रूपमा छुट हुनेछ । तर छुट पाउनेले सो खुल्ने प्रमाण/कागजात/परिचय-पत्र पेश गर्नु पर्नेछ।
७.	अपाङ्गता भएका व्यक्ति, दलित एवं पिछडिएका जाति भनी स्थानीय निकायबाट प्रमाणित भएको सिफारिस वा आधिकारीक प्रमाणको आधारमा निजको नाममा स्वामित्व प्राप्त हुँदा यस ऐन बमोजिम असुल गरिने घर जग्गा रजिष्ट्रेशन शुल्कमा पच्चीस प्रतिशत छुट हुनेछ ।
८	क) महिला, सत्तरी वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिक र नाबालकको नाममा जुनसुकै प्रकारबाट स्वामित्व प्राप्त हुने गरि पारित हुने लिखतमा यस ऐन बमोजिम लगाइएको रजिष्ट्रेशन शुल्कमा पच्चीस प्रतिशत छुट हुनेछ तर एकल महिलाको हकमा भने पैतीस प्रतिशत छुट हुनेछ । छुट पाउनेले सो खुल्ने प्रमाण/कागजात/परिचय-पत्र पेश गर्नुपर्नेछ।
९.	क) हाल पति वा पत्नीको नाममा कायम रहेको घर जग्गाको स्वामित्व परिवर्तन गरी पति-पत्नी दुवैको संयुक्त स्वामित्वको रूपमा लिखत गर्न चाहेमा सो सगोलनामाको लिखतमा रु.१००।-मात्र रजिष्ट्रेशन शुल्क लाग्नेछ । ख) ३०० जनाभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग स्थापना गर्न वा विस्तार गर्नका लागि जग्गा खरीद गर्दा सो उद्योग/फर्म दर्ता हुने सम्बन्धित निकायको छुट सिफारिसमा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखतमा पचास प्रतिशत छुट दिइनेछ । तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरीत भएको पाइएमा

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

	सम्बन्धित गाउँपालिका वा नगरपालिकाले छुट भएको रजिष्ट्रेशन शुल्क असुल गरी सोही रकम बराबर जरिवाना गर्नुपर्नेछ ।
	ग) भूमिहीन मुक्त कर्मैया र मूक्त हलिया परिवारले सहुलियत ऋण र अनुदान प्राप्त गरी खरीद गरेको जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र रोक्का शुल्क पूर्ण रूपमा छुट हुनेछ । तर छुट पाउनेले सो खुल्ने प्रमाण/कागजात/परिचय-पत्र पेश गर्नुपर्नेछ।
१०.	बैंक, वित्तीय संस्था एवं सहकारी संघ वा संस्था र अदालतबाट भई आएको मिलापत्र अनुसार दाखिल खारेज गर्नुपर्दा सेवा शुल्क असुल गर्ने प्रयोजनको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाले रजिष्ट्रेशन प्रयोजनको लागि तोकेको न्यूनतम मूल्य र मिलापत्र वा बैंक, वित्तीय संस्था एवं सहकारी संघ वा संस्थाको पत्रमा उल्लेख भएको मूल्य मध्ये जुन बढी हुन्छ सोहीलाई कायम गर्नुपर्नेछ ।
११.	संघ, संस्था वा निकायको विधानमा उल्लेखित धार्मिक तथा सामाजिक हितका निमित्त स्थापित नेपालमा दर्ता भएका संघ संस्था वा निकायले आफ्नो नाममा निशुल्क रूपमा प्राप्त गर्ने जग्गाको लिखत पारित गर्दा पचास प्रतिशत रजिष्ट्रेशन शुल्क छुट दिन सकिनेछ ।
१२.	प्रदेश भित्र यो ऐन लागू हुँदाका बखत नेपाल सरकारबाट घोषणा भएका वा यस पछि घोषणा हुने नगरपालिकाको हकमा त्यस्ता नगरपालिकाको नाम र क्षेत्र निर्धारण गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको मितिदेखि यस अनुसूची बमोजिमको घर जग्गा रजिष्ट्रेशन शुल्क र सेवा शुल्क लाग्नेछ ।
१३.	सहकारी ऐन, २०७४ अन्तर्गत दर्ता भएका सहकारी संस्थाहरूले संस्थाको प्रयोजनको लागि मात्र पहाडी क्षेत्रमा २ रोपनी, तराइ र भित्री मधेशमा ३ कठ्ठासम्म जग्गा र भवन खरीद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्क सहकारी विभाग/प्रदेशको सहकारी सम्बन्धी नियमन गर्ने निकाय/स्थानीय तहको सिफारिसमा लाग्ने रजिष्ट्रेशन शुल्क पूर्ण रूपमा छुट हुनेछ, तर त्यस्ता सहकारी संस्थाले रजिष्ट्रेशन शुल्क छुट सुविधामा खरीद गरेको जग्गा तथा भवन संस्था गाभिएको वा विघटन भएको अवस्थामा बाहेक विक्री गरेमा पहिले छुट दिएको रजिष्ट्रेशन शुल्क असुल उपर गरिनेछ ।
१४.	विविधको क्रमसंख्या ६, ७, ८ र ९ बमोजिम छुट दिँदा एकै व्यक्तिलाई एकभन्दा बढी

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

	आधारमा छुट पाउने भएमा सबैभन्दा बढी कुनै एकमात्र छुट दिइनेछ ।
१५.	एउटै कारोबारबाट ५० लाख रुपैयाँ वा सोभन्दा माथिको घर वा जग्गा खरीद विक्री गर्दा क्रेताले बैंकबाट भुक्तानीको लागि योग्य (गुड फर पेमेन्ट) भनी छाप लागेको चेकको फोटोकपी पेश गरेपछि वा विक्रेताका नाममा बैंकमा रहेको खातामा रकम जम्मा गरेको बैंक भौचरको फोटोकपी पेश गरेपछि मात्र सम्बन्धित गाउँपालिका वा नगरपालिकाले लिखत पारित गर्नेछ ।
१६.	पति पत्नीको संयुक्त नाममा पारित हुने लिखतमा महिला सरह रजिष्ट्रेशन शुल्क छुट दिइनेछ ।
१७.	तीनपुस्ता भित्र छोरी वा नातिनीहरूमा संयुक्त नामसारी भई दर्ताफारी गर्दा क्रमसंख्या (२) मा उल्लिखित छोडपत्रको दररेटको आधा शुल्क लाग्नेछ ।
१८.	नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गत कुनै एक निकायको नाममा रहेको जग्गा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतको अर्को कुनै निकायको नाममा रजिष्ट्रेशन वा दाखिल खारेज गर्नुपर्दा रजिष्ट्रेशन शुल्क तथा सेवा शुल्क लाग्ने छैन ।
१९.	कुनै व्यक्तिको स्वामित्वमा रहेको जग्गा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतको कुनै निकायलाई निःशुल्क रूपमा प्राप्त भएमा वा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतको कुनै पनि निकायले खरीद गरि लिएमा सो मा रजिष्ट्रेशन शुल्क तथा सेवा शुल्क लाग्ने छैन ।
२०.	अन्तर सरकारी वित्त व्यवस्थापन ऐन-२०७४ को दफा ५ बमोजिम मालपोत कार्यालयले संकलन गरेको घरजग्गा रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र रोक्का शुल्क बापतको रकम बाँडफाँड गरी चालीस प्रतिशतले हुन आउने रकम प्रदेश संचित कोषमा र साठी प्रतिशतले हुन आउने रकम सम्बन्धित स्थानीय तहहरूलाई बाँडफाँड गरी सम्बन्धित स्थानीय तहको संचित कोषमा दाखिला गर्नुपर्नेछ ।

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

अनुसूची- २
(दफा ३ सँग सम्बन्धित)

सवारी साधन कर

सवारी साधन कर	
१. निजी सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछ :-	
सवारीको किसिम	
क) कार, जिप, भ्यान, माइक्रो बस	वार्षिक कर दर
अ) १००० सी.सी सम्म	रु.२१०००
आ) १००१ देखि १५०० सी.सी सम्म	रु.२३०००
इ) १५०१ सी.सी. देखि २००० सी.सी. सम्म	रु.३००००
ई) २००१ सी.सी. देखि २५०० सी.सी. सम्म	रु.३५५००
उ) २५०१ सी.सी. देखि २९०० सी.सी. सम्म	रु.४१०००
ऊ) २९०१ सी.सी. देखि माथि सबै	रु.५८५००
ख) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, केन जस्ता मेशिनरी उपकरण र मिनीटिपरहरु	
अ) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, केन जस्ता मेशिनरी उपकरण	रु.३८५००
आ) मिनीटिपर	रु.२७५००
ग) अटो-रिक्सा, थ्री व्हीलर, टेम्पो, ट्रैक्टर र पावर टिलर	
अ) अटो-रिक्सा, थ्री व्हीलर, टेम्पो	रु.५०००
आ) ट्रैक्टर	रु.४५००
इ) पावर टिलर	रु.३५००
घ) मिनिट्रक, मिनिबस	रु.२४५००
ङ) ट्रक, बस	रु.३३०००
च) मोटर साइकल	
अ) १२५ सी.सी. सम्मको	रु.२८००

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

आ) १२६ देखि २५० सी.सी. सम्म	रु.४५००
इ) २५१ देखि ४०० सी.सी. सम्म	रु.९०००
ई) ४०१ सी.सी. र सोदेखि माथि	रु.१६५००
२. भाडामा दर्ता भएका सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछ :-	
सवारीको किसिम	
क) कार, जिप, भ्यान, माइक्रो बस	वार्षिक कर दर
अ) १३०० सी.सी.सम्म	रु.८५००
आ) १३०१ सी.सी. देखि २००० सी.सी. सम्म	रु.९५००
इ) २००१ सी.सी.देखि २९०० सी.सी.सम्म	रु.११५००
ई) २९०१ सी. सी. देखि ४००० सी.सी. सम्म	रु.१३५००
उ) ४००१ सी.सी. र सो भन्दा माथि सबै	रु.१६०००
ख) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेशिनरी उपकरण	रु.१८०००
ग)अटो-रिक्सा, श्री व्हिलर, टेम्पो, ट्रैक्टर र पावर टिलर	
अ) अटो-रिक्सा, श्री व्हिलर, टेम्पो	रु.४५००
आ) ट्रैक्टर	रु.२७००
इ) पावर टिलर	रु.२५००
घ) मिनीट्रक, मिनीबस	रु.१२५००
ङ) मिनी ट्रिपर	रु.१५०००
च) ट्रक, बस, तेल ट्यांकर	रु.१७०००
३.	नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको नाममा दर्ता भएका सवारी साधनहरूलाई क्र.सं. (२) बमोजिम लाग्ने सरह कर लाग्नेछ ।
४.	बिधुतीय माध्यमद्वारा सञ्चालित सवारी साधनमा सवारी साधन कर लाग्ने छैन । पेट्रोलियम पदार्थ बाहेक अन्य इन्धनद्वारा सञ्चालन हुने

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

	सवारी साधनमा क्र.सं. (१) र (२) बमोजिम लाग्ने सवारी साधन करमा बीस प्रतिशत छुट हुनेछ ।
५.	सुरु पैठारी मितिले एक वर्षभन्दा कम अवधि भएमा दामासाहीले सवारी साधन कर कट्टा गरिनेछ तर आयात मितिले १ वर्षसम्म व्यापार मौज्जातमा रहेका सवारी साधनमा यस्तो कर लाग्ने छैन ।
६.	क) सवारी साधन बिप्रेको वा अन्य कुनै कारणबाट सो सवारी साधन चलाउन नपाएको भनी नेपाल सरकार, प्रदेश सरकारले ठहर्याएको कुनै व्यक्ति वा संस्थाको नाममा दर्ता भएको सवारी साधनलाई सवारी साधन कर लाग्ने छैन । ख) कुनै सवारी धनीले आफ्नो सवारी साधन बिप्री वा अन्य कुनै कारणले पुन संचालनमा आउन नसक्ने भए लगत कट्टाको मिति सम्मको सवारी साधन कर तथा दस्तुर तिरी लगत कट्टा गर्न सक्नेछ ।
७.	साविकमा बागमती अञ्चलमा दर्ता भई उत्पादनका मितिले दश वर्षभन्दा पुराना सवारी साधनहरूलाई लाग्ने सवारी साधन करमा दश वर्षभन्दा बढीको प्रत्येक वर्षका लागि पाँच प्रतिशतका दरले थप गरी सवारी साधन कर लाग्नेछ । तर यस्तो थप गरिएको रकम सवारी साधनको लागि तोकिएको कर रकम भन्दा बढी हुने छैन ।
८.	भाडाका बस, मिनीबस तथा माइक्रोबसका सवारी साधनले विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई सहुलियतको रूपमा भाडामा छुट दिए बापत त्यस्ता सवारी साधनका धनीले तिर्नु पर्ने सवारी साधन करमा साठी प्रतिशत छुट पाउनेछन् ।
९.	जुनसुकै सवारी साधनका धनीले चाहेमा लाग्ने सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा पाँच वर्षसम्मका लागि एकैपटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछन् । यसरी अग्रिम रूपमा पाँच वर्षको सवारी साधन कर एकमुष्ट बुझाई नवीकरण

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

	गराएमा लाग्ने सवारी साधन करमा दस प्रतिशत छुट हुनेछ ।
१०.	सार्वजनिक संग्रहालयमा प्रदर्शनीका लागि राखिएका बीस वर्षभन्दा पुराना सवारी साधनलाई वार्षिक तिर्नुपर्ने सवारी साधन कर लाग्ने छैन ।
११.	क्र.सं. (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दमकल, एम्बुलेन्स तथा शव वाहनलाई सवारी साधन कर लाग्ने छैन ।
१२.	बीस लाख रुपैयाँ भन्दा बढीको सवारी साधन खरिद गर्दा सम्बन्धित सवारी साधन क्रेताले एकाउन्ट पेयी चेकबाट मात्र बिक्रेतालाई रकम भुक्तानी गर्नु पर्नेछ ।
१३.	यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका १५० सी.सी. सम्मका स्कूटरमा सवारी साधन कर लाग्ने छैन ।
१४.	नेपालमा हाल सञ्चालनमा रहेका पुराना ट्रकलाई नेपालमा नै बन्द कन्टेनरको रूपमा रूपान्तरण गर्न निवेदन दिने सवारी साधनका धनीलाई निजले बुझाउनु पर्ने सवारी साधन कर बापत पचास हजार रुपैयाँ वा चार वर्षको सवारी साधन कर बापत हुन आउने रकम मध्ये जुन घटी हुन्छ सो बराबरको रकम छुट दिइनेछ ।
१५.	नेपाल सरकारले जफत गरी लिलाम बिक्री गरेको सवारी साधनमा सो मिति भन्दा अगाडिको अवधिको यस्तो कर लाग्ने छैन ।

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

अनुसूची - ३
(दफा ५ सँग सम्बन्धित)

मनोरञ्जन कर

सि.नं.	विवरण	मनोरञ्जन करको दर	कैफियत
१.	चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरूबाट प्रति टिकट (टिकट मूल्यको)	३%	
२.	भिडियो घर, संस्कृतिक प्रदर्शन हल, कन्सर्ट, थियटर, नाटक घर (टिकट मूल्यको)	५%	
३.	दोहोरी सौझ, डान्स बार, जुम्बा (बार्षिक)	रु. ५०००	
४.	फन पार्क, वाटर गार्डेन, बाल उद्यान (टिकट मूल्यको)	२%	
५.	एक महिनासम्म जादु, मेला सर्कस तथा मनोरन्जनात्मक कार्यक्रम संचालन गराए बापत (प्रति दिन)	रु.२००	
६ .	एक महिना भन्दा बढी जादु, मेला तथा मनोरन्जनात्मक कार्यक्रम संचालन सर्कस संचालन गराए बापत (प्रति महिना)	रु.५५००	
७.	नेपाली चलचित्रको प्रदर्शनमा सि.नं. १ मा उल्लेखित दरमा ५०% छुट दिइनेछ ।		

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

अनुसूची-४
(दफा ७ संग सम्बन्धित)

पर्यटन शुल्क

नेपाल सरकारबाट हस्तान्तरण भई आएका र प्रदेशले आफै निर्माण गरेका पर्यटकिय स्थल, पर्यटन व्यवसाय र पर्यटकीय क्रियाकलापमा देहाय अनुसार शुल्क लाग्नेछ ।

सि.न.	शीर्षक	दर
१.	पदमार्ग	प्रति पर्यटक सार्क मुलुकका पर्यटकका लागि यु.एस.डलर ५ र अन्य मुलुकका पर्यटकका लागि यु.एस.डलर १०
२.	पर्यटक शुल्क	विदेशी पर्यटकको हकमा प्रति पर्यटक शुल्क रु.१००० र स्वदेशी पर्यटकको हकमा शुल्क प्रति पर्यटक रु.१०० का दरले

सि.नं. (१) मा व्यवस्था गरिएको पदमार्गको पर्यटन शुल्क शुरु बिन्दुको स्थानीय तहबाट संकलन गरिनेछ।

खण्ड २) विराटनगर, नेपाल, असार २३ गते, २०७६ साल (अतिरिक्ताङ्क १०)

अनुसूची - ५

(दफा ८ सँग सम्बन्धित)

प्राकृतिक स्रोत संकलन तथा बिक्री शुल्क

सि.नं.	विवरण	इकाई	दर (संकलन शुल्क)	दर (बिक्री शुल्क)	कैफियत
१.	ढुंगा, गिटी, रोडा, ग्रावेल, चट्टान, स्लेट	प्रति क्यूब फिट	रु. २.००	४.००	
२.	बालुवा, चिप्स	प्रति क्यूब फिट	रु. १.७५	३.००	
३.	माटो (भरौट र बलौटे)	प्रति क्यूब फिट	रु. १.२५	२.५०	
४.	नदी तथा खोलाले बगाएर ल्याएको काठ दाउरा आदि (दहत्तर बहत्तर)	प्रति किलो	रु.१.००	रु.१.५०	
५.	खानीजन्य वस्तुहरूको उपयोग गरी सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्ने उद्योगबाट उत्पादित सिमेन्टको बिक्रीमा बिक्री गर्दाकै बखत प्रति बोरा तीन रुपैयाँका दरले प्राकृतिक स्रोत उपयोग बापत शुल्क लगाइनेछ ।				

प्रमाणीकरण मिति:- २०७६/०३/२३

आजाले,
भरतमणि रिजाल
प्रदेश सरकारको सचिव